


सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ (३) तथा सूचनाको हक सम्बन्धी
नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको ।



२०७९ साल कार्तिक १ गते देखि २०७९ साल पौष मसान्त सम्म सम्पादित प्रमुख

क्रियाकलापहरु

स्वतः प्रकाशन



विहादी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

वहाकीठाँटी पर्वत

फोन नं. ९८६७६४२७८५

ईमेल : suchanaadhikari@bihadimun.gov.np

२०७९ माघ

२०७९ कार्तिक १ गते देखि २०७९ साल पौष मसान्त सम्म सम्पादित प्रमुख
क्रियाकलापहरु :

प्रकाशक : विहादी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सूचना तथा प्रविधि शाखा

फोन नं. : ९८६७६४२७८५

वेवसाईट : www.bihadimun.gov.np

ईमेल : info@bihadimun.gov.np
Bihadi.ruralmun@gmail.com
suchanaadhikari@bihadimun.gov.np

प्रकाशन : २०७९ माघ

विषयसूची

१. गाउँपालिकाको परिचय :.....	1
२. गाउँपालिकाको काम कर्तव्य र अधिकार:.....	1
३. विहादी गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवम् कार्यविवरण:.....	3
क) संगठन संरचना	3
ख) कर्मचारी संख्या (दरवन्दी तेरीज).....	4
ग) कार्य विवरण	5
१.प्रशासन तथा योजना शाखा	5
२. राजश्व शाखा.....	6
३. शिक्षा युवा तथा खेलकुद विकास शाखा.....	7
४. आन्तरिक लेखापरिक्षण शाखा	8
५. सूचना प्रविधि शाखा.....	8
६. स्वास्थ्य शाखा.....	9
७. कृषि तथा पशु विकास शाखा	10
८. सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई.....	10
९. लघु उधम विकास शाखा.....	11
१०. प्रधानमन्त्री रोजगार शाखा	11
४. गाउँपालिकाबाट प्रदान गरिने सेवा :.....	11
५.गाउँपालिका शाखा र जिम्मेवार अधिकारी एवमं सम्बन्धित शाखा प्रमुखहरुको विवरण :	12
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि :.....	13
६.१. सेवा प्राप्त गर्न लाग्ने दस्तुर:-	13
६.२. सेवा प्राप्त गर्न लाग्ने अवधि:-.....	13
७. निवेदन/उजुरी उपर निर्णय गर्ने पक्रिया र अधिकारी :.....	13
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:.....	13
९. चालु आ.व.को प्रथम त्रैमासिक अवधिमा सम्पादन गरिएका मुख्य मुख्य कामको विवरण:	13

क. प्रशासन योजना तथा अनुगमन शाखा:	14
ख. पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा:	14
ग. स्वास्थ्य शाखा:	14
घ. शिक्षा, युवा तथा खेलकुद शाखा:	16
ङ. आर्थिक प्रशासन शाखा:	16
च. लघु उधम विकास शाखा :	16
छ. पशु विकास शाखा :	17
ज. कृषि विकास शाखा :	17
झ. सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई :	18
ञ. रोजगार सेवा केन्द्र :	18
ट. महिला बालबालिका तथा सामाजिक विकास शाखा :	19
१०. गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यलय प्रमुख, सूचना अधिकारी, गुनासो अधिकारी आदिको विवरण:	20
११. आर्थिक कारोबार सम्बन्धि अर्धवधिक विवरण:	21
१२. विहादी गाउँपालिकामा परेको सुचना माग सम्बन्धि निवेदन:	26

१. गाउँपालिकाको परिचय :

विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी. रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कूल जनसंख्या १३४०३ रहेको थियो भने राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाको कूल जनसंख्या १२५२१ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. बाच्छा, बर्चाचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र विहादी गाउँपालिका वडा नं. ४ स्थित वहाकीठाँटीमा रहेको छ।

यस गाउँपालिकामा महत्वपूर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ्ग देवि मन्दिर आदि रहेका छन्।

२. गाउँपालिकाको काम कर्तव्य र अधिकार:


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम विहादी गाउँपालिकाको काम कर्तव्य र अधिकार देहाय बमोजिम रहेका छन् ।

- नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भए बमोजिम स्थानिय तहको एकल अधिकार सुची
- सहकारी संस्था
- एफ.एम सञ्चालन
- स्थानीय कर,सेवा शुल्क तथा दस्तुर
- स्थानीय सेवाको व्यवस्थापन
- स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन
- स्थानिय स्तरका विकास आयोजना र परियोजना
- आधारभुत र माध्यमिक शिक्षा
- आधारभुत स्वास्थ्य र सरसफाइ
- स्थानीय वजार व्यवस्थापन,वातावरण संरक्षण र जैविक विविधता
- स्थानिय सडक,ग्रामिण सडक,कृषि सडक र सिँचाइ

- गाँउसभा,नगरसभा,मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- स्थानीय अभिलेख व्यवस्थापन
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण
- कृषि तथा पशुपालन,कृषि उत्पादन व्यवस्थापन,पशु स्वास्थ्य, सहकारी
- जेष्ठ नागरीक अपाङ्गता भएका व्याक्ति र अशतहरुको व्यवस्थापन
- बेरोजगारको तथ्याङ्क संकलन
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक उर्जा
- विपद् व्यवस्थापन
- जलाधार, वन्यजन्तु,खानी तथा खनिज पदार्थको संरक्षण
- भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास
- खेलकुद र पत्रपत्रिका
- स्वास्थ्य सम्बन्धि सेवाहरु
- बिधुत,खानेपानी तथा सिँचाइ जस्ता सेवाहरु
- सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक श्रोत बाट प्राप्त रोयल्टी,पर्यटन शुल्क
- वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
- सामाजिक सुरक्षा र गरिवि निवारण
- व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क
- स्थानीय स्तरमा पुरातत्व, प्राचिन स्मारक र संग्राहलय संरक्षण, संम्बर्द्धन र पुनःनिर्माण
- सुकुम्वासी व्यवस्थापन
- सवारी साधन अनुमति
- भुमि व्यवस्थापन
- संचार सेवा
- यातायात सेवा
- संघ, संस्था दर्ता तथा नविकरण
- लघु, घरेलु तथा साना उधोग

३. विहादी गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवम् कार्यविवरण:

क) संगठन संरचना



ख) कर्मचारी संख्या (दरवन्दी तेरीज)

क्र.स.	पद	तह	सेवा	समुह	स्विकृत	कैफियत
१	प्र.प्र.अ.	सातौं	प्रशासन	सामान्य प्रशासन	१	
२	अधिकृत	छैटौं	प्रशासन	सामान्य प्रशासन	१	
३	अधिकृत	छैटौं	प्रशासन	लेखा	१	
४	अधिकृत	छैटौं	स्वास्थ्य	हे.ई.	१	
५	इन्जिनियर	छैटौं	इन्जिनियरिड	सिभिल	१	
६	अधिकृत	छैटौं	शिक्षा	शि.प्र.	१	
७	लेखा सहायक	पाँचौं	प्रशासन	लेखा	१	
८	आन्तरिक लेखा परीक्षक	पाँचौं	प्रशासन	लेखा	१	
९	सहायक	पाँचौं	प्रशासन	सामान्य प्रशासन	४	
१०	कम्प्युटर अपरेटर	पाँचौं	विविध	-	१	
११	प्रा.स.	पाँचौं	शिक्षा	शि.प्र.	१	
१२	सब-इन्जिनियर	पाँचौं	इन्जिनियरिड	सिभिल	१	
१३	अ.सब-इन्जिनियर	चौथो	इन्जिनियरिड	सिभिल	१	
१४	स.महिला विकास निरीक्षक	चौथो	विविध	-	१	
१५	खा.पा.स.टे.	चौथो	इन्जिनियरिड	सिभिल	१	
६ वडा कार्यालय तर्फ						
१	सहायक	पाँचौं	प्रशासन	सामान्य प्रशासन	२	
२	सब-इन्जिनियर	पाँचौं	इन्जिनियरिड	सिभिल	२	
३	सहायक	चौथो	प्रशासन	सामान्य प्रशासन	४	
४	अ.सब-इन्जिनियर	चौथो	इन्जिनियरिड	सिभिल	४	
कुल जम्मा					३१	

ग) कार्य विवरण

१. प्रशासन तथा योजना शाखा

- बाहिरवाट आएका पत्रहरूका सम्बन्धमा आवश्यक कारवाहीका लागि पेश गर्ने ।
- सिफारिस सँग सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरू गरि सिफारिसका लागि पेश गर्ने ।
- शाखासँग सम्बन्धित अभिलेखहरू अद्यावधिक गरि राख्ने ।
- आगन्तुक पुस्तिका राख्ने र आगन्तुक विचार संग्रह गर्ने ।
- कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, अवकास, राजिनामा सम्बन्धि प्रक्रियागत कार्यहरू गर्ने ।
- नयाँ नियुक्ति पाएका कर्मचारीहरूको कार्य विवरण तयार गरि, सो बमोजिम काममा लगाउने
- निर्णय भए अनुसार कर्मचारीहरू माथि कारवाही चलाउने ।
- कर्मचारीहरूको हाजिरि, विदा सम्बन्धि आवश्यक कार्य गर्ने ।
- कर्मचारीहरूको व्यक्तिगत विवरण अद्यावधिक गरि राख्ने ।
- कर्मचारीहरूको कार्यसम्पादन मुल्यांकन फाराम तथा सम्पत्ती विवरण फाराम भर्न लगाउने व्यवस्थाको लागि आवश्यक कार्यहरू गर्ने ।
- कर्मचारीहरूको प्रोत्साहन, पुरस्कारको लागि सिफारिस सम्बन्धि आवश्यक कार्य निर्देशन भए अनुसार गर्ने ।
- नियमित कर्मचारी बैठकका लागि आवश्यक कार्यहरू गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा अन्य कार्यहरू गर्ने गराउने ।
- विभिन्न उजुरीहरूको छानविन गरि किनारा लगाउन पेश गर्ने ।
- गाउँपालिकामा पर्ने आएका विभिन्न मुद्दा मामिला, उजुरीका विषयमा मिलापत्र गराउने नभए राय साथ सम्बन्धित निकायमा पठाउने ।
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी निति, मापदण्ड, सेवा शर्त, योजना कार्यान्वयन र नियमन गर्ने ।
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन गर्ने।
- मानव संसाधन विकासका लागि अल्पकालिन तथा दिर्घकालिन योजना तर्जुमा गर्ने
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दो आदिको व्यवस्थापन गर्ने।
- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोवस्तिका समान खरिद सम्बन्धि कार्य गर्ने ।

- गाउँपालिका भित्र सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनिज, बनको विवरण तथा गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अभिलेख राखि अद्यावधिक गर्ने ।
- स्थानीय तह, प्रदेश र संघ सँगको सम्बन्ध र समन्वय, प्रतिनिधित्व तथा वडा कार्यालय सँग समन्वय गर्ने ।
- संघीय तथा प्रदेश कानुनको अधिनमा रही गाउँ प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने ।
- न्यायीक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने ।
- सूचना तथा सञ्चार प्रविधि सँग सम्बन्धित इन्टरनेट सेवा, टेलिस्टर, केबुल तथा तारविहिन टेलिभिजन प्रसारणको अनुमति नविकरण र नियमन गर्ने ।
- व्यवसाय सञ्चालन अनुमति, दर्ता, नविकरण तथा नियमन गर्ने ।
- स्थानिय व्यापार, उत्पादन, वाणिज्य वस्तुको माग, आपूर्ति व्यवस्थापन, मुल्य निर्धारण, खाद्य पदार्थको गुणस्तर नियन्त्रण तथा अनुगमन गर्ने ।
- कार्यपालिका, सभा तथा अन्य आवश्यक बैठक सञ्चालन, निर्णयको अभिलेखिकरण तथा विधायन सम्बन्धी कार्य गर्ने ।

२. राजश्व शाखा

- राजश्वको वार्षिक अनुमान गर्ने र सोको प्रतिवेदन आर्थिक प्रशासन शाखामा पेश गर्ने ।
- ऐन नियमानुसार राजश्व सम्बन्धि अभिलेख अद्यावधिक गरि राख्ने ।
- समयमानै राजश्व संकलन गर्ने गराउने ।
- राजश्व सम्बन्धि रसिद वितरण एवं नियन्त्रण गर्ने कार्य ।
- धरौटी सम्बन्धी रसिद वितरण एवं नियन्त्रण गर्ने कार्य ।
- प्राप्त भएको दैनिक आम्दानी बुझ्ने तथा रेकर्ड राख्ने ।
- नियमानुसार धरौटी फिर्ता, मिनाहाको सिफारिस गर्ने ।
- बाँकी वक्यौता कर असुर गर्ने र समयमा नै बाँकी बकौता असुल गर्न पत्राचार गर्ने ।
- निर्णय भए अनुसार दण्ड जरिवाना शुल्क दस्तुर असुल गर्ने ।
- कर असुली प्रकृत्यालाई प्रभावकारी बनाउन शाखागत समन्वय कायम गर्ने ।
- नियम अनुसार उठाउनुपर्ने कर तथा शुल्क आदीमा चुहावट हुन नदिन नियन्त्रणको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।

- राजश्व सम्बन्धि निति, कानुन तर्जुमा, कार्यान्वयन र नियमन (राजश्व चुहावट नियन्त्रण) गर्ने सम्बन्धी कार्य ।
- ऐनमा व्यवस्था भए अनुसारको करहरु उठाउने र सोको रेकर्ड दुरुस्त राख्ने ।
- प्राप्त धरौटी करम जाँच गरि बैंक भौचरको आधारमा भौचर खडा गरि आम्दानी बाँड्ने ।
- दैनिक आम्दानीका रेकर्ड खाताहरु रजिष्टरहरु अद्यावधिक राख्ने ।
- मासिक आम्दानीको विवरण तयार गरि लेखा शाखामा पठाउने ।
- आफ्नो क्षेत्रभित्र राजश्वका दर, अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानुन बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टि संकलन, समन्वय र नियमन गर्ने ।
- स्थानीय पुर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति कानुन मापदण्ड नियमन शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन) निर्धारण गर्ने ।
- कानुन बमोजिम ढुंगा, गिटि, बालुवा, माटो, नुन, स्लेट, फायरक्ले जस्ता खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन् र सो सम्बन्धि रोयल्टि संकलन गर्ने ।
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक गर्ने ।
- राजश्व परामर्श समिति सँग समन्वय गरि आवश्यक कार्य गर्ने ।
- राजश्वको सम्भाव्यता अध्ययन गर्ने ।
- संघीय तथा प्रदेश कानुन बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था गर्ने ।
-
- प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

3. शिक्षा युवा तथा खेलकुद विकास शाखा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि) निरन्तर सिकाई तथा विषय शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना निर्माण, कार्यान्वयन र नियमन गर्ने ।
- प्राविधिक शिक्षा तथा व्यावसायीक तालिमको योजना तर्जुमा, सञ्चालन अनुमति र नियमन गर्ने ।
- स्थानीय तथा पाठ्यसामग्रीको निर्माण, व्यवस्थापन र कार्यान्वयन मा सहयोग गर्न पाठ्यक्रम र पाठ्यसामाग्रीको वितरण तथा कार्यान्वयन गर्ने ।
- विद्यालय शिक्षक, पाठ्यक्रम तथा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्य गर्ने ।
- शैक्षिक पुर्वाधार निर्माण र मर्मत सम्भार गर्ने ।
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन गर्ने ।

- विध्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन गर्ने कार्य ।
- स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबर्द्धन र स्तरीकरण गर्ने ।
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने कार्य ।
- स्थानीय स्तरमा खेलकुद प्रशासन तथा संस्थाको नियमन र समन्वय गर्ने ।
- खेलकुद संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास गर्ने ।
- खेलकुद प्रतियोगिता आयोजना तथा सञ्चालन गर्ने ।
- अन्य अतिरिक्त क्रियाकलाप तथा शिक्षा सँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।
- युवाहरूको क्षमता विकास तथा सचेतनामूलक तालिम तथा करायक्रमहरूको व्यवस्थापन गर्ने

४. आन्तरिक लेखापरिक्षण शाखा

- आय व्यय र धरौटि सेस्ताको प्रचलित कानून बमोजिम लेखापरीक्षण गर्ने ।
- गाउँपालिका कोषवाट रकम प्रवाह भएको विषयगत शाखाको आन्तरिक लेखापरिक्षण गर्ने ।
- आन्तरिक लेखापरिक्षणवाट देखिएका त्रुटिहरू लेखापरिक्षण कार्य सम्पन्न गरेको १५ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन पेश गर्ने ।
- आन्तरिक लेखापरिक्षण गर्दा कुनै गम्भिर प्रकारका आर्थिक अनियमितता र रकम हिनामिना भएको देखिएमा तुरुन्त प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गरि प्राप्त निर्देशन अनुसार कार्य गर्ने ।
- अन्तिम लेखा परिक्षण गर्नु अघि आन्तरिक लेखापरिक्षण वाट औल्याएको बेरुजु र तत् सम्बन्धमा भएको कारवाही र शाखाको धारणा अन्तिम लेखापरिक्षक समक्ष लिखित रुपमा पेश गर्ने ।
- अन्तिम लेखापरिक्षणका लागि सेस्ता तयारी राख्न सहयोग पुर्याउने ।
- राजस्व सम्बन्धि लेखा परिक्षण गर्ने ।
- अन्तिम लेखापरिक्षणवाट देखिएका बेरुजुहरू नियमित गर्नुपर्ने भए सो सम्बन्धि कार्यहरू गर्ने

५. सूचना प्रविधि शाखा

- विभिन्न वस्तुगत विवरण तथा नक्साहरू, गाउँपालिका प्रोफाइल, तयार गर्ने र त्यसलाई आवश्यकता अनुसार प्रशोधन र अद्यावधिक गर्दै जाने ।
- विभिन्न निकायहरूवाट भएका प्रकाशनहरू, विकास, सम्बन्धी अध्ययन प्रतिवेदनहरू, अनुसन्धानहरू, अडित रिपोर्टहरू, कार्य प्रगती विवरणहरूको संकलन, गाउँपालिकावाट प्रकाशित सूचना र तथ्यांकहरू तथा गाउँपालिकाको विविध विषयमा जानकारी दिने ।

- गाउँपालिकावाट गरिने प्रकाशनहरुको निम्ति सूचना संकलन, प्रशोधन, लेख रचना, बुलेटिन, बस्तुगत विवरण र समाचारमूलक सामाग्रीहरुको सम्पादन गरी प्रकाशन कार्यको नेतृत्व लिने
- कार्यालयको आन्तरिक तथा बाह्य सूचना प्रवाहलाई छिटो, छरितो र भरपर्दो तुल्याउन आवश्यक कार्यहरु गर्ने ।
- गाउँपालिकाको कार्यसम्पादन स्थिति झल्किने गरि सूचना र विवरणहरु नियमित रुपमा संकलन तथा प्रकाशनको व्यवस्था मिलाउने ।
- गाउँपालिका अन्तर्गत सूचना र तथ्यांकहरु क्षेत्रगत निकाय तथा माग गर्ने व्यक्ति र संस्थाहरुलाई ससुल्क वा निसुल्क उपलब्ध गराउने ।
- नागरिक बडापत्र तयार गर्ने र गाउँपालिकाको मुख्य मुख्य कामहरुको बारेमा सूचना पाटि तयार गरि राख्ने व्यवस्था मिलाउने ।
- गाउँपालिकाको सञ्चार प्रविधिको विकासमा प्रवर्धन गर्दै ईमेल, ईन्टरनेट, वेवपेज हस्टिड, टेलिफोन इन्टरकम सिस्टम, फोटोकपी, ओ एच पी आदीको व्यवस्थापन तथा सुदृढिकरण गर्दै लैजानको लागि व्यवस्था मिलाउने ।
- सूचना प्रवाह गर्ने माध्यमहरुमा ब्रशचर, होडिड बोर्ड, सूचना पाटिमा सूचनाको व्यवस्था, विभिन्न पत्रपत्रिकामा गाउँपालिकाको गतिविधि प्रदान गर्ने, स्थानिय रेडियो कार्यक्रमको सञ्चालन जस्ता कार्यहरुवाट जनतालाई सुसुचित गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेका अन्य कार्यहरु गर्ने ।

६. स्वास्थ्य शाखा

- गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको सञ्चालन,व्यवस्थापन गर्ने गराउने,
- गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको अनुगमन,सुपरिवेक्षण गर्न,
- नेपाल सरकार बाट प्रदान गरिएका निशुल्क औषधिहरुको वितरणको व्यवस्था मिलाउने,
- विभिन्न निकायहरुबाट माग गरिने स्वास्थ्य सम्बन्धि सूचनाहरु उपलब्ध गराउने,
- अत्यावश्यक औषधि तथा औषधिजन्य सामाग्री हरु खरिद गरि स्वास्थ्य संस्थाहरुमा वितरण गर्ने,
- नियमित खोप कार्यक्रमहरु संचालन गर्ने गराउने,
- नेपाल सरकारबाट शर्त अनुदानमा विनियोजित बजेट कार्यान्वयन गर्ने,
- विभिन्न महामारीबाट बच्ने,सचेत हुने लगायतका रोकथाम सम्बन्धि सुचनाहरु प्रवाह गर्ने,सो सम्बन्धि पुर्वतयारीका लागि कार्ययोजना बनाउने,
- विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुको अनुगमन, निरिक्षण गर्ने।

७. कृषि तथा पशु विकास शाखा

- कृषि तथा पशु विकास सम्बन्धि योजनाहरुको अनुगमन सुपरिवेक्षण गर्ने,
- कृषि तथा पशु विकास सम्बन्धि बार्षिक योजना तयार गर्ने,
- कृषि तथा पशु विकास सम्बन्धि बार्षिक नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने,
- गाउँपालिका भित्र कृषि तथा पशु सम्बन्धी तालिम संचालन गर्ने,
- कृषि तथा पशुमा आइपर्ने विभिन्न रोगव्याधिहरुको पुर्वानुमान गरि सो का लागि पुर्व तयारी कार्ययोजना बनाउने,
- संघ र प्रदेशका कृषि तथा पशु सम्बन्धी विभिन्न योजना,कार्यक्रम,अनुदान संग सम्बन्धित कार्य गर्ने,
- गाउँपालिका भित्रका कृषक घर परिवारहरुको अभिलेख व्यवस्थापन सम्बन्धि कार्य,
- गाउँपालिका भित्रका पशुसँग सम्बन्धित तथ्याङ्क अभिलेखिकरण कार्य,
- कृषि तथा पशुसँग सम्बन्धित विभिन्न औषधिहरुको व्यवस्थापन कार्य,
- पालिका भित्रका विभिन्न कृषि समुह, कृषि सहकारीको अनुगमन,निरिक्षण गर्ने,
- पशु खोप शिविर संचालन तथा व्यवस्थापन गर्ने गराउने,
- कृषक कल्याणकारी बचत कोषको कार्यान्वयन गराउने,
- कृषि हाटबजार, कृषि एम्बुलेन्स, कृषि पशु सम्बन्धि विभिन्न शिविरहरु संचालन गर्ने कार्य,
- गाउँपालिका बाट प्रदान गरिने कृषि तथा पशुका विभिन्न अनुदान संग सम्बन्धित कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने।

८. सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई

- सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुको विवरण प्रणालीमा अध्यावधिक गर्ने,
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा आवधिक रुपमा रिपोर्टिङ गर्ने,
- सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुको त्रैमासिक रुपमा विवरण अध्यावधिक गरि सामाजिक सुरक्षा भत्ता वितरणका लागि पेश गर्ने,
- सामाजिक सुरक्षा सँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने गराउने,
- सामाजिक सुरक्षा भत्ता सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सम्पूर्ण वडाहरुमा संचालन गराउने कार्य,
- व्यक्तिगत घटना दर्ता सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु र शिविर सम्पूर्ण वडाहरुमा संचालन गराउने कार्य,

- व्यक्तिगत घटना दर्ता कार्य र सामाजिक सुरक्षा भत्ता सम्बन्धि सम्पूर्ण कार्यहरु पूर्णतया अनलाईन प्रणालीबाट संचालन गराउने कार्य ।

९. लघु उधम विकास शाखा

- पालिका भित्रका लघु उधमीहरुको तथ्याङ्क संकलन तथा अभिलेखीकरण गर्ने कार्य,
- पालिका भित्र सम्पूर्ण वडा तथा टोलहरुमा लघु उधम सँग सम्बन्धित तालिम तथा शिविर संचालन गर्ने कार्य,
- उधम विकास सँग सम्बन्धित माग संकलन गरि कार्यपालिकामा पेश गर्ने कार्य,
- सिपमुलक तथा व्यवसायमुलक तालिमहरु संचालन गर्ने,
- एडभान्स सिप विकास तालिम, पुर्नताजगी तालिम र प्रविधि हस्तान्तरण सम्बन्धि कार्य,
- लघु उधमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा सहयोग गर्ने,
- स्थानिय उत्पादन र वस्तुहरुको प्रवर्धन गर्ने गराउने सम्बन्धि कार्य,
- स्थानीय कच्चा पदार्थहरुको उपयोग हुने गरी लघुउधम विकासका कार्य संचालन गराउने,

१०. प्रधानमन्त्री रोजगार शाखा

- शर्त अनुदानमा प्राप्त रोजगार सम्बन्धि कार्यक्रमहरु संचालन गराउने,
- पालिकाभित्रका बेरोजगार व्यक्तिहरुको लगत संकलन गरी प्रणालीमा अधावधिक गर्ने कार्य,
- कामका लागि पारिश्रमिक र युवारुप कार्यक्रम अन्तर्गतका विभिन्न योजनाहरुको अनुगमन तथा निरीक्षण गर्ने कार्य,
- कामका लागि पारिश्रमिक र युवारुप कार्यक्रम सँग साझेदारीमा कार्य गर्नका लागि सम्भाव्यता अध्ययन गरी कार्यपालिकामा पेश गर्ने,
- रोजगार शाखा सँग सम्बन्धित त्रैमासिक कार्यप्रगति संघिय मन्त्रालयमा पेश गर्ने,
- गाउँपालिका भित्रका वेरोजगार व्याक्तिहरुको गुनासो संबोधन गर्ने कार्य,
- रोजगार शाखा अन्तर्गतका विकास योजना र गाउँपालिकाका बार्षिक योजनाहरु बिच तादम्यता मिलाउने कार्य,
- विभिन्न टोलहरु तथा वडाहरुबाट बेरोजगार व्याक्तिका लागि माग गरिएका योजनाहरुको संकलन गरी योजना बैक बनाउने कार्य।

४. गाउँपालिकाबाट प्रदान गरिने सेवा :

विहादी गाउँपालिकाबाट सुचना माग सम्बन्धि सेवा प्रवाह सुचनाको हक सम्बन्धि ऐन नियम अनुसार प्रदान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, ६ वटा वडा कार्यालय र पालिका अन्तर्गतका

स्वास्थ्य संस्थाहरुले सम्पादन गर्ने कार्य तथा सोका सम्बन्धमा पर्ने उजुरी तथा गुनासो सम्बोधनका लागि विहादी गाउँ कार्यपालिकाको कार्यालयमा एक जना गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ। साथै सूचना प्रदान गर्नका लागि एक जना सूचना अधिकारीको पनि व्यवस्था गरिएको छ।

५.गाउँपालिका शाखा र जिम्मेवार अधिकारी एवमं सम्बन्धित शाखा प्रमुखहरुको विवरण :

सि.न.	बिषयगत शाखाको नाम	जिम्मेवार अधिकारीको पद	जिम्मेवार अधिकारीको नाम
१	विहादी गाउँ कार्यपालिकाको कार्यालय	प्रमुख प्रशासकीय अधिकृत	चूर्ण बहादुर कार्की
२	आर्थिक प्रशासन शाखा	अधिकृत स्तर सातौँ	अर्जुन रिजाल
३	स्वास्थ्य शाखा	अधिकृत स्तर छैटौँ	हरि प्रसाद भुसाल
४	प्रशासन योजना तथा अनुगमन शाखा	सहायक पाँचौँ	लक्ष्मी प्रसाद आचार्य
५	सूचना प्रविधि शाखा	कम्प्यूटर अपरेटर	सन्तोष सुवेदी
६	पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा	सव-ईन्जिनियर	सुनिता कठायत
७	शिक्षा युवा तथा खेलकुद शाखा	प्रा.स. शिक्षा	दिनेश भुसाल
८	प्रधानमन्त्री रोजगार शाखा	रोजगार संयोजक	नविन्द्र भुर्तेल
९	कृषि तथा पशु विकास शाखा	प्राविधिक सहायक	जीवन बहादुर शाही
१०	सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई	एम.आइ.एस.अपरेटर	राजेन्द्र गिरी
११	लघु उधम शाखा	उधम विकास सहजकर्ता	रंगिता राजवंशी
१२	राजश्व इकाई	एम आई एस अपरेटर	राजेन्द्र गिरि
१३	आन्तरिक लेखा परिक्षण इकाई	आ.ले.प.पाँचौँ	राजन पौडेल
१४	महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा	सहायक महिला विकास निरिक्षक	सुनिता सापकोटा

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि :

६.१. सेवा प्राप्त गर्न लाग्ने दस्तुर:-

सूचनाको हक सम्बन्धि नियमावली २०६५ को नियम ४ र अन्य बिशेष कानुनले तोके बमोजिमको दस्तुर लाग्नेछ ।

६.२. सेवा प्राप्त गर्न लाग्ने अवधि:-

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ ले तोकेको अवधि भित्र र अन्य विशेष कानुनले अवधि तोकेकोमा सोहि बमोजिम हुने गरिएको छ।

७. निवेदन/उजुरी उपर निर्णय गर्ने पक्रिया र अधिकारी :

कार्यालयमा प्राप्त निवेदन/उजुरीहरु सँग सम्बन्धित जिम्वेवार अधिकारीले हेरी सम्बन्धित शाखामा आवश्यक कार्यवाहीको लागि पठाइने र शाखा प्रमुखबाट तत् सम्बन्धमा आवश्यक कारवाही प्रकिया अगाडी बढाइने गरिएको ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

अध्यक्ष श्री परविन गुरुङ

९. चालु आ.व.को प्रथम त्रैमासिक अवधिमा सम्पादन गरिएका मुख्य मुख्य कामको विवरण:

क. प्रशासन योजना तथा अनुगमन शाखा:

- विभिन्न प्रकारका ५ वटा व्यावसाय दर्ता र ३ वटा व्यावसाय नविकरण गरीएको,
- सरकारी वन डिभिजन कार्यलय अन्तर्गतका २ वटा सहकारी संस्थाको नविकरण गरीएको,
- विभिन्न निकायमा ३९६ वटा पत्र पठाईएको र विभिन्न निकायबाट १८१ वटा पत्र प्राप्त भएको,
- विभिन्न किसिमका १४ वटा सूचनाहरु प्रकाशन गरीएको,
- विहादी गाउँपालिका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखामा कार्यरत प्राविधिकहरुको फिल्ड भ्रमण र अन्य सुविधा सम्बन्धि कार्यविधि, २०७९ स्विकृत गरि कार्यान्वयनमा ल्याईएको।

ख. पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा:

- ❖ चालु आ.व.का विभिन्न २३९ वटा विकास योजनाको सम्झौता गरि १८० वटा जति योजनाको सर्वेक्षण गरि DPR गरिएको ।
- ❖ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ (क) को व्यवस्था बमोजिम नदीहरुको स्विकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खननका लागि आह्वान गरिएको ठेकामा ईच्छुक व्यक्तिहरुको कागजपत्र अपूर्ण भएको हुँदा पुन तेस्रो पटक ठेक्का प्रकाशन गरिएको ।
- ❖ NBC बाट संचालित ठेक्का नमुना विद्यालय कार्यक्रम वहाकी मा वि र विहादी गाउँपालिकाको भवन परिसर तथा गेट निर्माणको लागि पर्न आएका ठेक्काको मुल्यांकन गरिएको ।
- ❖ अघिल्लो आ व २०७८।०७९ मा काम सम्पन्न नभएका ठेक्का जसमा ४ नं. वडा, १ नं. वडा, औद्योगिक ग्राम, उरामपोखरा स्वास्थ्य चौकी र विश्वकर्मा समाज भवनको निर्माण कार्य अगाडी बढाईएको ।
- ❖ गत आ व मा काम सम्पन्न नभएका ६ वडा विद्यालयहरुको काम पुन थालनी गरिएको ।

ग. स्वास्थ्य शाखा:

स्वास्थ्य शाखा

- पहिलो त्रैमासिक अवधिमा स्वास्थ्य संस्थामा प्रसुती सेवा प्रदान गरिएको संख्या -२० जना
- पहिलो त्रैमासिक अवधिमा आमा सुरक्षा कार्यक्रमबाट लाभान्वित संख्या -२० जना
- २४ घण्टा भित्र स्वास्थ्य संस्थामा सुत्केरी जाँच गरिएको संख्या -२० जना
- प्रोटोकल अनुसार ३ पटक स्वास्थ्य संस्थामा सुत्केरी जाँच सेवा प्रदान गरिएको -२९ जना
- २० वर्ष मुनिको १ जना महिलालाई गर्भपतन सेवा प्रदान गरिएको
- २० वर्ष माथिको १५ जना महिलालाई गर्भपतन सेवा प्रदान गरिएको
- नियमित खोप कार्यक्रम अन्तर्गत पहिलो त्रैमासिक देहाय अनुसार खोप सेवा प्रदान गरिएको
 - B.C.G Vaccine – ४७ जना
 - D.P.T ,Hib Vaccine - ४८ जना
 - OPV Vaccine - ४३ जना
 - FIPV Vaccine - १६ जना
 - TCV Vaccine - ४३ जना
 - P.C.V Vaccine -५० जना
 - Rota Vaccine -५७ जना
 - M.R Vaccine – ४३ जना
 - T.D Vaccine -१६ जना
 - J.E Vaccine – ४६ जना
- सामुदायिक आधारित नव शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत १४९ जना बालबालिकाको उपचार गरिएको
- वृद्धि अनुगमन गरिएको बालबालिकाहरुको पोषण स्थिति-
 - First time visit – ७० जना
 - Revisit – ४७३ जना
- पहिलो त्रैमासिक अवधिमा परिवार नियोजनका विभिन्न साधनहरुको सुविधा पुर्याइएको जम्मा संख्या -६१ जना

घ. शिक्षा, युवा तथा खेलकुद शाखा:

- अर्धवार्षिक परीक्षा सम्पन्न ।
- विद्यालयहरूको दोस्रो त्रैमासिक अनुदान निकासा ।
- समग्र विद्यालयहरूको स्थालगत अनुगमन गरी प्रतिवेदन तयार ।
- माध्यमिक तह स्थायी शिक्षक हरुको पदस्थापना ।
- प्रधामध्यापकशरुको बैठक संचनलन गरी विद्यालय प्रशासन सम्बन्धी सुभाव, सल्लाह तथा निर्देशन ।
- शिक्षा प्रसासनका अन्य कार्यहरु ।

ङ. आर्थिक प्रशासन शाखा:

- गत आर्थिक वर्ष २०७८।०७९ को स्थानीय तह वित्तिय जोखिम मुल्यांकन (FRA) ७८.५ प्रतिशत अंक सहित डाटा अपलोड गर्ने कार्य सम्पन्न गरिएको ।
- आ.व. २०७८।०७९ को अन्तिम लेखापरिक्षण कार्य सम्पन्न गरि सम्परीक्षण पश्चात प्रतिक्रिया पडाइएको ।
- कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतबाट दोस्रो किस्ता निकासा ल्याईएको ।
- दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित बैंक खातामा पेशकी भूक्तानी गरिएको ।
- दोस्रो त्रैमासिक तथा पौष मसान्त सम्मको गाउँपालिका का कर्मचारी तथा शिक्षक र जनप्रतिनिधिहरूको तलव भत्ता र सेवा सुविधा भूक्तानी गरेको ।
- सुत्र प्रणालीमा EFT लागु गरेको ।

च. लघु उद्यम विकास शाखा :

- उद्यम विकास समितिको बैठक सम्पन्न भयो ।
- वडा नं. ४ मा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
- वडा नं. ४ मा सहभागितामुलक ग्रामिण लेखाजोखा कार्यक्रम सम्पन्न भयो ।
- वडा नं. ४ मा सबै बस्तीमा गइ तालिम लिन इच्छुक सहभागिहरूको नाम संकलन गरियो ।
- वडा नं. ३ मा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
- **Data entry** को काम भयो ।
- उद्यम विकास समितिको बैठक सम्पन्न भयो ।
- वडा नं. ४ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

- वडा नं. ४ मा सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न भयो ।

छ. पशु विकास शाखा :

- लोकल गाई संरक्षण कार्यक्रम संचालन भइरहको र अहिले सम्म २३ जना कृषकलाई भुक्तानि दिइयो।
- आ.व २०७९/८०को स्वीकृत कार्यक्रम अन्तर्गत माछा पोखरी निर्माण अनुदान कार्यक्रमको सूचना प्रकाशन गरियो र वडा न.१ बाट २, वडा न.२ बाट ४, वडा न.३ बाट ४, वडा न.५ बाट २ र वडा न.६ बाट ४ गरि जम्मा १६ वटा निवेदन दर्ता भएको।
- यस शाखाबाट कुकर तथा बिरालोहरुमा निशुल्क रुपमा रेविज विरुद्धको खोप लगाउने कार्य संचालन गरियो।
- पशु विकास शाखाबाट नियमित रुपमा किसानहरुलाई पशु औषधी वितरण गरिरहेकाछौ।यो दोस्रो त्रैमासिक अवधिभरि जम्मा १३४ जना किसानहरुको पशु उपचार तथा पशु औषधी वितरण गरियो जस्मा ३६६ बाख्रा, ५५ भैंसि, २७ गाई तथा गोरु, १३ बंगुर, ३ कुकुर र १६२९ कुखुराहरुलाई औषधी वितरण गरियो।
- ५ वटा कृत्रिम गर्भधान गरियो।

ज. कृषि विकास शाखा :

- किसानका बिभिन्न बालिनालीमा देखियका रोग, किरा लगायत विविध समस्यालाई समाधान गर्न नियमित अनुगमन, तथा समाधानको पाटोमा लैजान नियमित प्राविधिक सेवा टेवा दिईरहेको ।
- कृषि सम्बन्धि काम गर्ने संघिय तथा प्रदेश मातहतका निकायहरु संग समन्वय तथा सहकार्य भईरहेको ।
- कृषि क्षेत्रको आधुनिकिकरण तथा व्यवसायिकरणका लागि विहादी गाउँपालिका भित्रका ६ वटै वडाहरुको सम्भाव्यता अध्ययन गरी ग्लोबल सोसाईटी नेपाल प्रा.लि लाई कामकाजका लागि कार्यादेश दिईएको ।
- बर्षैपिच्छे किसानको वालिनालिमा असर पुऱ्याउने रोग तथा किरा नियन्त्रणका लागि बिषादी खरीद गरी किसानलाई सेवा टेवा दिईएको ।
- स्थानिय स्तरमै माटो परिक्षण गरी माटोको अवस्था के कस्तो छ, कुन माटोमा कुन वालि लगाउदा उपयुक्त हुन्छ र माटोको अवस्थालाई कसरी सुधार गरी किसानलाई नाफामुखि

बनाउन सकिन्छ भन्ने सिद्धान्तलाई आत्मासाथ गरी Soil minilab (हार्भेष्टो) खरिद गरिएको ।

- कृषि क्षेत्रलाई आधुनिकिकरण र व्यवसायिण बनाउन विशेष अनुदानमा मिनिटिलर,मौरी घर तथा च्याउ वीउको सूचना तथा माग संकलन गरी छनौट प्रक्रिया भईरहेको ।

झ. सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई :

- विहादी गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्रीहरुको विवरण एम.आई.एस प्रणालिमा इन्ट्री गरी सुचना व्यवस्थापन गरिएको ।
- ६८ वर्ष पुरा भएका जेष्ठ नागरिकहरु संग निवदेन संकलन गरी एम आइ एस प्रणालिमा इन्ट्री गरी जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको ।
- यस विहादी गाउँपालिका बाट जेष्ठ नागरिक भत्ता, जेष्ठ दलित भत्ता, एकल महिला भत्ता, विधवा भत्ता, क वर्ग अपाङ्ग भत्ता, ख वर्ग अपाङ्ग भत्ता, दलित बालबालिका पोषण भत्ता गरी जम्मा लाभग्रीहरु संख्या २०७५ जनाको सामाजिक सुरक्षा भत्ता वडा नं.०१ को गरिमा विकास बैंक लि. फलेवास शाखा र अरु बाकी वडाको प्रभु बैंक लि. विहादी शाखा दोस्रो किस्ताको रकम जम्मा गरिएको ।
- सामाजिक सुरक्षाभतामा फर्वड फिड र रिभस फिड प्रयोग गरि भत्ता रकम खातामा दाखिला गरिएको ।
- विहादी गाउँपालिकाको सम्पूर्ण वडा कार्यालयहरुबाट अनलाइन घटना दर्ता बाट आ. व. २०७९।०८० को मिति २०७९।०७।०१ गते देखी मिति २०७९।०९।३० गते सम्म जम्मा जन्म दर्ता संख्या ११७, मृत्यु दर्ता संख्या ३९, सम्बन्ध विच्छेद दर्ता संख्या १, विवहा दर्ता संख्या ४७, बसाइ सरी आएको दर्ता संख्या १ सदस्य संख्या १ , बसाइ सरी जाने दर्ता संख्या २५ सदस्य संख्या ८८ रहेको छ ।
- वडा कार्यालयहरु बाट आएका विभिन्न समस्याहरुको समधान गरिएको ।
- यस विहादी गाउँपालिकाको गाउँकार्यपालिका कर संकलन केन्द्रबाट दोस्रो त्रैमासिक कर रु. ३६५२३।९६ जम्मा गरिएको ।

ञ. रोजगार सेवा केन्द्र :

- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना संकलन, सर्भे र लागत अनुमान लगायतका कामहरु सूचारु गरिएको ।

- कामका लागि पारिश्रमिक आयोजना र युवा रोजगारकीका लागि रुपान्तरण पहल आयोजना स्थानीय तहसँग साझेदारी गरि सञ्चालनमा ल्याईएको ।
- बेरोजगारीका समस्या तथा गुनासोको सम्बोधन गरिएको ।
- गाउँपालिकाका सबै वडाहरूमा योजनाहरूको सञ्चालन गरिएको ।
- बेरोजगारहरूलाई पहिचान गरि रोजगारीको क्षेत्रमा कार्य गर्न खटाईएको ।
- वडागत योजनाहरूको अनुगमनको कार्य तिब्र पारिएको ।
- सिपमुलक तालिमको लागि सम्बन्धित ठाउँमा पहल गरिएको ।

ट. महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा :

- चार जना लाभग्राहीलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको साथै दुई जना निवेदकको अपाङ्गता परिचयपत्रका लागि निवेदन संकलन गरिएको छ ।
- दुई जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।
- पालिका स्तरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को प्रतिवद्धता कार्यक्रम समापन गरिएको छ ।

ठ. सूचना प्रविधि शाखा :

- आर्थिक वर्ष २०७८।०७९ को स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन (LISA) मा ६७.५ प्रतिशत अंक सहित डकुमेन्ट अपलोड गर्ने कार्य समाप्त गरि नतिजा सार्वजनिक गरिएको ।
- आर्थिक वर्ष २०७८।०७९ को स्थानीय तहको वित्तिय जोखिम मुल्यांकन (FRA) मा ७८.५ प्रतिशत अंक सहित कागजात अपलोड गर्ने कार्य सम्पन्न गरिएको ।
- नियमित रूपमा कार्यालयको वेवसाईट अपडेट गरिएको ।
- दोस्रो त्रैमासिक अवधिमा १९ वटा सूचनाहरू कार्यालयको वेवसाईट तथा फेसबुक पेज मार्फत सार्वजनिक गरिएको ।
- गाउँपालिकाको एघारौँ गाउँसभाको लागि पूर्व तयारी सहित गाउँसभा सम्पन्न गरिएको ।
- कार्यालयका विभिन्न सूचनाहरू संप्रेषणको लागि बल्क एस एम एस मार्फत लगभग ३५० मेसेजहरू पठाउने कार्य गरिएको ।
- भूमि सम्बन्धी समस्या समाधान आयोगको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले वडा कार्यालय मार्फत भरेका ३६ थान फारामहरू भूमि आयोगको वेव पोर्टलमा ईन्ट्री गर्ने कार्य गरिएको ।

१०. गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यालय प्रमुख, सूचना अधिकारी, गुनासो अधिकारी आदिको विवरणः

- ❖ गाउँपालिका प्रमुख- अध्यक्ष श्री परविन गुरुङ (९८५६०२४०८५)
- ❖ गाउँपालिका उपप्रमुख- उपाध्यक्ष श्री मिना शर्मा तिवारी (९८४७६४८२१८)
- ❖ कार्यालय प्रमुख- प्रमुख प्रशासकीय अधिकृत श्री चूर्ण बहादुर कार्की (९८५७६५०८७१)
- ❖ सूचना अधिकारी- अधिकृतस्तर छैटौं श्री नविन्द्र भुर्तेल (९८६७६४२७८५)
- ❖ गुनासो सुन्ने अधिकारी- अधिकृतस्तर छैटौं श्री हिम लाल गिरी (९८६७९४६०३१)

११. आर्थिक कारोबार सम्बन्धि अधावधिक विवरणः

❖ आ.व. ०७९/०८० को बजेट र २०७९।०७।०१ देखि २०७९ पौष मसान्त सम्मको खर्च विवरण देहाय अनुसार रहेको छ-

विहादी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, पर्वत
कार्यालयको कोड : ८०४४२५०५३००

आय व्ययको बिबरण

आ.व. : २०७९/८० अवधी : २०७९/०७/०१-२०७९/०९/३० आय व्यय

शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात
संघीय सरकार	३३,९२,७५,०००.००	६,१२,८६,०००.००	१८.०५	२७,७९,८९,०००.००
१३३११ समानिकरण अनुदान	८,५२,००,०००.००	२,१३,००,०००.००	२५	६,३९,००,०००.००
१३३१२ शसर्त अनुदान चालु	२०,५५,७५,०००.००	३,६३,८६,०००.००	१७.७	१६,९१,८९,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	४,८५,००,०००.००	३६,००,०००.००	७.४२	४,४९,००,०००.००
प्रदेश सरकार	२,०९,२७,०००.००	१,०४,६३,५००.००	५०	१,०४,६३,५००.००
१३३११ समानिकरण अनुदान	८९,२७,०००.००	४४,६३,५००.००	५०	४४,६३,५००.००
१३३१५ विशेष अनुदान पुँजीगत	७०,००,०००.००	३५,००,०००.००	५०	३५,००,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	५०,००,०००.००	२५,००,०००.००	५०	२५,००,०००.००
राजस्व बाडफाड	७,०९,२१,०००.००	१,१४,४६,७५४.८२	१६.१४	५,९४,७४,२४५.१८
११३१५ घरजग्गा रजिष्टेशन दस्तुर	३,५०,०००.००	०.००	०	३,५०,०००.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	६,०६,८८,०००.००	१,००,१५,५३०.८२	१६.५	५,०६,७२,४६९.१८
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	३१,७६,०००.००	१४,३१,२२४.००	४५.०६	१७,४४,७७६.००
१४१५३ बाँडफाँड भई प्राप्त वन रोयल्टी	७,०००.००	०.००	०	७,०००.००
१४१५६ बाँडफाँड भई प्राप्त विद्युत सम्बन्धी रोयल्टी	५७,००,०००.००	०.००	०	५७,००,०००.००

१४१५७ बाँडफाँड भई प्राप्त दहतर बहतरको विक्रिबाट प्राप्त हुने आय	१०,००,०००.००	०.००	०	१०,००,०००.००
अन्तरिक श्रोत	६,५२,६५,०००.००	८४,४६१.२४	०.१३	६,५१,८०,५३८.७६
११३१४ भुमिकर/मालपोत	७,००,०००.००	२०,९८७.८९	३	६,७९,०१२.११
११३२१ घरवहाल कर	१,५०,०००.००	७,२६०.००	४.८४	१,४२,७४०.००
११४५१ सवारी साधन कर (साना सवारी)	१०,०००.००	०.००	०	१०,०००.००
११६९१ अन्य कर	१५,०००.००	०.००	०	१५,०००.००
१३४११ अन्य संस्थागत आन्तरिक अनुदान	१८,००,०००.००	०.००	०	१८,००,०००.००
१४२२१ न्यायिक दस्तुर	१०,०००.००	०.००	०	१०,०००.००
१४२२४ परीक्षा शुल्क	१०,०००.००	०.००	०	१०,०००.००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	१,५०,०००.००	०.००	०	१,५०,०००.००
१४२४२ नक्सापास दस्तुर	२०,०००.००	०.००	०	२०,०००.००
१४२४३ सिफारिश दस्तुर	३,५०,०००.००	३४,१३६.००	९.७५	३,१५,८६४.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	२,५०,०००.००	१०,१००.००	४.०४	२,३९,९००.००
१४२४५ नाता प्रमाणित दस्तुर	१,५०,०००.००	८००.००	०.५३	१,४९,२००.००
१४२५३ व्यावसाय रजिष्ट्रेशन दस्तुर	१,००,०००.००	०.००	०	१,००,०००.००
१४५२९ अन्य राजस्व	२,००,०००.००	११,१७७.३५	५.५९	१,८८,८२२.६५
१४६११ व्यवसाय कर	५०,०००.००	०.००	०	५०,०००.००
१५१११ बेरूजू	३,००,०००.००	०.००	०	३,००,०००.००
३२१२२ बैंक मौज्दात	६,१०,००,०००.००	०.००	०	६,१०,००,०००.००
जम्मा	४९,६३,८८,०००.००	८,३२,८०,७१६.०६	१६.७७	४१,३१,०७,२८३.९४
शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
चालु	२९,११,०३,०००.००	२,२९,५०,५५७.६१	७.८८	२६,८१,५२,४४२.३९
२११११ पारिश्रमिक कर्मचारी	३,९३,२२,५५८.००	१,०७,९४,८९१.८६	२७.४५	२,८५,२७,६६६.१४

२१११२ पारिश्रमिक पदाधिकारी	१३,९७,०००.००	४,५४,९११.३४	३२.५६	९,४२,०८८.६६
२११२१ पोशाक	१४,५०,०००.००	०.००	०	१४,५०,०००.००
२११३१ स्थानीय भत्ता	११,०४,००२.००	२,३२,१३२.३८	२१.०३	८,७१,८६९.६२
२११३२ महंगी भत्ता	१६,५६,०००.००	४,७९,४४१.००	२८.९५	११,७६,५५९.००
२११३३ फिल्ड भत्ता	८,००,०००.००	०.००	०	८,००,०००.००
२११३४ कर्मचारीको बैठक भत्ता	५,९७,९९८.००	०.००	०	५,९७,९९८.००
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	२,४०,०००.००	०.००	०	२,४०,०००.००
२११३९ अन्य भत्ता	३,६२,०००.००	५,०००.००	१.३८	३,५७,०००.००
२११४१ पदाधिकारी बैठक भत्ता	२२,५०,०००.००	२,०२,०००.००	८.९८	२०,४८,०००.००
२११४२ पदाधिकारीअन्य सुबिधा	७५,१४,०००.००	१५,८४,०००.००	२१.०८	५९,३०,०००.००
२११४९ पदाधिकारी अन्य भत्ता	१५,३०,०००.००	६१,४००.००	४.०१	१४,६८,६००.००
२२१११ पानी तथा बिजुली	५,०४,०००.००	२,९७,९९५.३३	५९.१३	२,०६,००४.६७
२२११२ संचार महसुल	६,३८,०००.००	७८,३६८.००	१२.२८	५,५९,६३२.००
२२२११ इन्धन (पदाधिकारी)	७,२०,०००.००	१,९४,४३४.०९	२७	५,२५,५६५.९१
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	९,७२,०००.००	१,३५,६२८.६४	१३.९५	८,३६,३७१.३६
२२२१३ सवारी साधन मर्मत खर्च	२१,९६,०००.००	६,७७,०१०.००	३०.८३	१५,१८,९९०.००
२२२१४ बिमा तथा नवीकरण खर्च	५,९६,०००.००	०.००	०	५,९६,०००.००
२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	६,४८,०००.००	१०,०००.००	१.५४	६,३८,०००.००
२२३११ मसलन्द तथा कार्यालय सामाग्री	३४,१७,५७९.९२	८,०६,५३४.६८	२३.६	२६,११,०४५.२४
२२३१३ पुस्तक तथा सामग्री खर्च	५,७०,०००.००	०.००	०	५,७०,०००.००
२२३१४ इन्धन - अन्य प्रयोजन	१,०२,०००.००	०.००	०	१,०२,०००.००
२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१५,००,०००.००	१,२०,०००.००	८	१३,८०,०००.००
२२३१९ अन्य कार्यालय संचालन खर्च	५,००,४००.००	२१,५००.००	४.३	४,७८,९००.००
२२४११ सेवा र परामर्श खर्च	३०,००,०००.००	०.००	०	३०,००,०००.००

२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	१८,००,०२०.००	०.००	०	१८,००,०२०.००
२२४१३ करार सेवा शुल्क	८८,५०,४००.००	१६,७६,६६४.६०	१८.९४	७१,७३,७३५.४०
२२४१४ सरसफाईसेवा शुल्क	२,४०,०००.००	८०,०००.००	३३.३३	१,६०,०००.००
२२४१९ अन्य सेवा शुल्क	१,०८,०००.००	०.००	०	१,०८,०००.००
२२५११ कर्मचारी तालिम खर्च	१,००,०००.०८	०.००	०	१,००,०००.०८
२२५२२ कार्यक्रम खर्च	३,६२,८७,६००.००	१५,५५,२१९.७०	४.२९	३,४७,३२,३८०.३०
२२५२९ विविध कार्यक्रम खर्च	३,००,०००.००	२४,३२५.००	८.११	२,७५,६७५.००
२२६११ अनुगमन, मूल्यांकन खर्च	९,६८,०००.००	३४,८००.००	३.६	९,३३,२००.००
२२६१२ भ्रमण खर्च	३१,०१,०००.००	१,३४,१५०.००	४.३३	२९,६६,८५०.००
२२७११ विविध खर्च	३७,०६,००२.००	४,८७,१५०.९९	१३.१४	३२,१८,८५१.०१
२२७२१ सभा सञ्चालन खर्च	८,००,०००.००	०.००	०	८,००,०००.००
२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	१२,५८,९७,०००.००	०.००	०	१२,५८,९७,०००.००
२६३३२ सशर्त अनुदान (चालु)	२,८०,१९,०००.००	०.००	०	२,८०,१९,०००.००
२७२११ छात्रवृत्ति	६,५४,०००.००	०.००	०	६,५४,०००.००
२७२१२ उद्दार, राहत तथा पुनर्स्थापना खर्च	२२,००,०००.००	२२,००,०००.००	१००	०.००
२७२१३ औषधीखरिद खर्च	२९,४८,४४०.००	०.००	०	२९,४८,४४०.००
२८१४२ घरभाडा	३,७२,०००.००	१,३५,०००.००	३६.२९	२,३७,०००.००
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	११,६४,०००.००	४,६८,०००.००	४०.२१	६,९६,०००.००
पूँजीगत	१४,३८,००,०००.००	३७,८९,९२९.२३	२.६४	१४,००,१०,०७०.७७
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	१,२७,१६,२५०.००	१८,५५,२६४.९२	१४.५९	१,०८,६०,९८५.०८
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	६,५०,०००.००	०.००	०	६,५०,०००.००
३११२१ सवारी साधन	६१,६०,०००.००	०.००	०	६१,६०,०००.००
३११२२ मेशिनरी तथा औजार	२२,००,०००.००	०.००	०	२२,००,०००.००
३११२३ फर्निचर तथा फिक्चर्स	१७,२०,०००.००	१,०९,६२२.३१	६.३७	१६,१०,३७७.६९

३११३१ पशुधन तथा बागवानी विकास खर्च	१,३४,१५,०००.००	४७,५००.००	०.३५	१,३३,६७,५००.००
३११५१ सडक तथा पूल निर्माण	१,५२,८०,०००.००	९६,०००.००	०.६३	१,५१,८४,०००.००
३११५३ विद्युत संरचना निर्माण	१९,००,०००.००	०.००	०	१९,००,०००.००
३११५४ तटबन्ध तथा बाँधनिर्माण	२,००,०००.००	०.००	०	२,००,०००.००
३११५५ सिंचाई संरचना निर्माण	५०,१०,०००.००	९६,०००.००	१.९२	४९,१४,०००.००
३११५६ खानेपानी संरचना निर्माण	६५,७५,०००.००	०.००	०	६५,७५,०००.००
३११५७ वन तथा वातावरण संरक्षण	२,५०,०००.००	३०,०००.००	१२	२,२०,०००.००
३११५८ सरसफाई संरचना निर्माण	८५,०००.००	०.००	०	८५,०००.००
३११५९ अन्य सार्वजनिक निर्माण	७,७१,३८,७५०.००	१५,५५,५४२.००	२.०२	७,५५,८३,२०८.००
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००
जम्मा	४३,४९,०३,०००.००	२,६७,४०,४८६.८४	६.१४	४०,८१,६२,५१३.१६

१२. विहादी गाउँपालिकामा परेको सुचना माग सम्बन्धि निवेदन:

हालसम्म आर्थिक बर्ष ०७९/०८० मा एक वटा सुचना माग सम्बन्धि परेको निवेदन मध्ये एक वटैको सुचना उपलब्ध गराइएको ।

नोट:-प्रस्तुत विवरण विहादी गाउँपालिकाको वेवसाइट www.bihadimun.gov.np मा हेर्न सकिनेछ ।

थप जानकारीको लागि:

नविन्द्र भूर्तेल

सूचना अधिकारी

फोन नं. ९८६७६४२७८५

ईमेल : suchanaadhikari@bihadimun.gov.np